



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको  
नगरपालिको

२०८१ वैशाख देखि २०८१ आषाढ ३१ गते सम्म सम्पादित  
क्रियाकलापहरु

(स्वतः प्रकाशन)

बर्दघाट नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय नवलपरासी

## विषयसूची

१. कार्यालयको स्वरूप र प्रकृति
२. काम, कर्तव्य र अधिकार
३. संगठन संरचना, कर्मचारी संख्या र कार्य विवरण
४. कार्यालयबाट प्रदान गरिने सेवा
५. कार्यालयका शाखा र जिम्मेबार अधिकारी
६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र समयमावधि
७. निवेदन उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी
९. सूचना अधिकारी, प्रबक्ता र प्रमुखको नाम पद
१०. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण
११. कार्यालयको वेव साइट
१२. ऐन, नियम र निर्देशिकाको सूची
१३. तोकिए बमोजिमका अन्य विवरण
१४. कार्यालयले गर्ने कार्यक्रम र सोको प्रतिवेदन
१५. कार्यालयका सूचनाहरु अन्यत्र प्रकाशन गरिएको विवरण
१६. कार्यालयमा परेको सूचना माग सम्बन्धी निवेदन

## १. कार्यालयको स्वरूप र प्रकृति

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ८० मा भएको व्यवस्था बमोजिम साविक माकर र पञ्चनगर गा.वि.सलाई एकिकरण गरी नेपाल सरकारको मिति २०७१ साल बैशाख २५ गतेको निर्णयबाट यस बर्दघाट नगरपालिकाको गठन गरिएको थियो । राज्यको पुनर्संरचना सँगै साविकका विभिन्न स्थानीय निकायहरूलाई पुनर्संरचना गरी स्थानीय सरकारको रूपमा रूपान्तरण गर्ने क्रममा छिमेकमा रहेका साविकका दाउन्नेदेवी र जहदा गा.वि.स साथै धुरकोट र जमुनिया गा.वि.स का दुई दुई ओटा वडाहरूलाई समावेश गरी नेपाल सरकारबाट मिति २०७३/११/२८ गतेका दिन विधायिका, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्यका साथ अधिकार सम्पन्न स्थानीय सरकारको रूपमा यस बर्दघाट नगरपालिकाको पुनर्संरचना गरिएको थियो ।

यस नगरपालिकाको भौगोलिक अवस्थिति नामाकरणलगायतको विवरण तल उल्लेख गरिएको छ ।

## २. काम, कर्तव्य र अधिकार

### प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकार

- १. प्रमुखको काम, कर्तव्य र अधिकार:** (१) प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
- (क) नगर सभा तथा नगर कार्यपालिकाको बैठक बोलाउने र बैठकको प्रमुखता गर्ने ।
  - (ख) नगर सभा तथा नगर कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ।
  - (ग) नगरपालिकाको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने ।
  - (घ) नगर कार्यपालिकाको निर्णयमा नगर सभाको अधिवेशनको आव्हान र समापनको घोषणा गर्ने ।
  - (ङ) नगरपालिकाका उपप्रमुख वा सदस्यलाई नगरपालिकाको कार्य विभाजन नियमावली अनुरूपको विषयगत कार्य जिम्मेवारी बाँडफाँड तथा हेरफेर गर्ने ।
  - (च) नगरसभा र नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
  - (छ) नगर कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
  - (ज) उपप्रमुख तथा सदस्यलाई नगरपालिकाको कामका लागि स्वदेशभित्र काजमा खटाउने ।
  - (झ) कार्यकारी अधिकृतको सात दिनसम्मको विदा वा स्वदेशभित्रको काज स्वीकृत गर्ने ।
  - (ञ) नगरपालिकाको चल अचल सम्पत्ति हेरविचार तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने ।

- (ट) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
- (ठ) नगर सभा वा नगर कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।
- (२) प्रमुखले आफ्नो अनुपस्थितिमा उपप्रमुखलाई कार्यवाहक प्रमुख तोक्नु पर्नेछ ।

**२. उपप्रमुखको काम, कर्तव्य र अधिकार:** (१) उपप्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (क) न्यायिक समितिको संयोजक भई कार्य गर्ने ।
- (ख) नगरपालिका प्रमुखको अनुपस्थितिमा कार्यबाहक प्रमुख भई कार्य गर्ने ।
- (ग) नगरसभा, नगर कार्यपालिका तथा प्रमुखले तोकेका अन्य कार्य गर्ने ।
- (२) उपप्रमुखले आफ्नो नगरपालिका क्षेत्रबाहिर जानु पर्दा प्रमुखलाई जानकारी दिनु पर्नेछ ।

**३. वडा अध्यक्षको काम, कर्तव्य र अधिकार:** (१) वडा अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (क) आफ्नो वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।
- (ख) वडा समितिका सदस्यहरूलाई वडा समितिको कामको बाँडफाँड गरी सहजीकरण तथा परिचालन गर्ने ।
- (ग) कार्यपालिकाको सदस्य भई कार्य गर्ने ।
- (घ) वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि नगरपालिकामा पेश गर्ने ।
- (ङ) वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने गराउने, तिनको अनुगमन गर्ने तथा आवधिक समीक्षा गर्ने गराउने ।
- (च) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
- (छ) तोकिए बमोजिम वा नगरपालिका प्रमुखले तोकेका अन्य कार्य गर्ने ।
- (२) वडाध्यक्षले आफ्नो अनुपस्थितिमा सम्बन्धित वडा समितिको जेष्ठ सदस्यलाई कार्यवाहक तोकी सोको जानकारी नगर कार्यपालिकालाई दिनुपर्नेछ ।

**४. सदस्यको काम, कर्तव्य र अधिकार:** (१) कार्यपालिकाको सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) कार्यपालिकाको बैठकमा भाग लिने ।
- (ख) प्रमुखले तोकेको विषयगत क्षेत्रको संयोजक वा अध्यक्ष भई तोकिएको कार्य गर्ने ।
- (ग) प्रमुखले तोकेका अन्य कार्य गर्ने ।
- (२) सदस्यले नगरपालिका क्षेत्र बाहिर जाँदा प्रमुखलाई जानकारी दिई जानु पर्नेछ ।

**५. वडा सदस्यको काम, कर्तव्य र अधिकारः** (१) वडा सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (क) वडा समितिको बैठकमा भाग लिने ।
- (ख) वडा अध्यक्षको अनुपस्थितिमा वडाअध्यक्षले तोके बमोजिम कार्यवाहक वडा अध्यक्ष भई कार्य गर्ने ।
- (ग) वडा अध्यक्षले तोकेका अन्य कार्य गर्ने ।

(२) वडा सदस्यले नगरपालिका क्षेत्र बाहिर जाँदा वडा अध्यक्षमार्फत कार्यपालिकालाई जानकारी दिनु पर्नेछ ।

## बिषयगत समितिहरूको विवरण

(क) सार्वजनिक सेवा तथा क्षमता विकास समिति

(ख) आर्थिक विकास समिति

(ग) सामाजिक विकास समिति

(घ) पूर्वाधार विकास समिति

(ङ) वातावरण तथा विपद् व्यवस्थापन समिति

(च) विधेयक समिति

## वडा समितिबाट सम्पादन हुने कार्य

(क) वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने:

- आफ्नो वडा भित्रको बस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगाधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घर परिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्टी जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्टी जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पाश्व चित्र तयार तथा अद्यावधिक गर्ने।

(ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने:

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

(ग) वडाका विकास निर्माणका कार्यहरू गर्ने:

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- बडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई बि.सि.जि., पोलियो, भिटामिन “ए” को व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- बडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- बडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्खलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा बडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्खलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- बडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- बडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा बालक्लब मार्फत खेलकूद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- बडा क्षेत्रभित्रको वाटोधाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- बडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोधाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्खलन तथा सम्भाव्यता पहिचान गर्ने,
- बडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- बडालाई बालमैत्री बनाउने .
- बडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,

- बालविवाह, महिला विरुद्धको हिँसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्गलन गरी नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असक्त विरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
- बडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- बडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने,
- बडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

**(घ) कानून बमोजिमका नियमन कार्य गर्ने:**

- बडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घर निर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्यान्त, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- बडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबद्धन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो बडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास सार्भेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

**(ड) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने**

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
  - महानगरपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
  - संघीय कानून र मापदण्ड बमोजिम नगरपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
  - आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,

- नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।
- नाता प्रमाणित गर्ने,
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- कोठा खोल रोहबरमा बस्ने,
- मोही लगत कट्टाको सिफारिस गर्ने,
- घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- जन्म मिति प्रमाणित गर्ने,
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- अझेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
- घर पाताल प्रमाणित गर्ने,
- व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- पुर्जामा घर कायम गर्ने सिफारिस गर्ने,
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश गर्ने,
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- जग्गा धनीपूर्जा हराएको सिफारिस गर्ने,
- कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
- कित्ताकाट गर्न सिफारिस गर्ने,
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- जीवितसँगको नाता प्रमाणित गर्ने,
- हकवाला वा हकदार प्रमाणित गर्ने,
- नामसारी गर्न सिफारिस गर्ने,
- जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- मृतकसँगको नाता प्रमाणित तथा सज्मिन् सिफारिस गर्ने,
- उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- जीवित रहेको सिफारिस गर्ने,
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- पालन पोषणको लागि सिफारिस गर्ने,

- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस गर्ने,
- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
- विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
- धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

### **३. संगठन संरचना, कर्मचारी संख्या र कार्य विवरण**

#### **नगर कार्यपालिकामा रहने विषयगत शाखा (शाखा, कार्यालय, उपशाखा, इकाई) को विवरण**

(नगर कार्यपालिकाको आफ्नो राजश्वको क्षमता, खर्चको आवश्यकता, सेवा उपलब्ध गराउनु पर्ने जनसंख्या तथा विकासका मुख्य मुख्य प्राथमिकता अनुरूप संगठन तथा व्यवस्थापन सर्भेक्षणका आधारमा विषयगत शाखा तथा कार्यालय, उपशाखा वा इकाई निर्धारण गर्न सक्नेछ । जनशक्तिको उपलब्धता तथा प्रशासनिक खर्चलाई ध्यान दिई एउटा विषयगत शाखा अन्तर्गतको कुनै कार्यालय, उपशाखा वा इकाईले मिल्दो अन्य विषयक्षेत्रको कार्यसमेत सम्पादन गर्न सक्नेछ ।)

#### **१. सामान्य प्रशासन शाखा**

- स्थानीय सेवा तथा जनशक्ति विकास उपशाखा
- सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा
- स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय उपशाखा
- बैठक व्यवस्थापन उपशाखा
- बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा
- आन्तरिक लेखापरीक्षण शाखा
- विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधि तथा विभूषण इकाई
- राजश्व नीति तथा प्रशासन उपशाखा

#### **२. आर्थिक प्रशासन शाखा**

- आर्थिक प्रशासन उपशाखा

#### **३. शहरी पूर्वाधार विकास शाखा**

- सडक तथा यातायात व्यवस्था उपशाखा
- जलविद्युत, उर्जा, सडक वत्ति उपशाखा
- सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण उपशाखा
- सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन उपशाखा

(ड) खानेपानी व्यवस्थापन उपशाखा

(च) सार्वजनिक निजी साभेदारी इकाई

#### ४. आर्थिक विकास शाखा

(क) कृषि, पशुपन्ध्री तथा सहकारी कार्यालय

(ख) उद्योग तथा उद्यमशिलता विकास उपशाखा

(ग) रोजगार प्रबद्धन तथा गरिबी न्यूनीकरण उपशाखा

#### ५. सामाजिक विकास शाखा

(क) आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय

(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप इकाई

(ग) आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय

(घ) लैंगिक समानता तथा सामाजिक सुरक्षा उपशाखा

- लैंगिक समानता इकाई
- वालवालिका, किशोर किशोरी तथा युवा इकाई
- अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक इकाई

(ड) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबद्धन इकाई

(च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन इकाई

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता इकाई

#### ६. वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन शाखा

(क) वन, वन्यजन्तु तथा भू-संरक्षण कार्यालय

(ख) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण उपशाखा

(ग) फोहोरमैला व्यवस्थापन उपशाखा

(घ) विपद् व्यवस्थापन (बारुणयन्त्र, एम्बुलेन्स तथा यन्त्र उपकरण परिचालन समेत) उपशाखा

#### ७. भूमि व्यवस्थापन तथा भवन नियमन शाखा

(क) भू-उपयोग तथा वस्ती विकास उपशाखा

(ख) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा उपशाखा

(ग) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत) उपशाखा

#### ८. न्याय, कानून तथा मानव अधिकार प्रबद्धन शाखा

(क) नगर प्रहरी व्यवस्थापन उपशाखा

(ख) न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन उपशाखा

(ग) विधायन उपशाखा

**९. योजना, अनुगमन तथा तथ्यांक शाखा**

(क) योजना तर्जुमा तथा उपभोक्ता समिति परिचालन इकाई

(ख) अनुगमन तथा मूल्यांकन इकाई

(ग) तथ्यांक व्यवस्थापन इकाई

## बिषयगत शाखाको कार्य विभाजन

### १. सामान्य प्रशासन शाखा

#### (क) स्थानीय सेवा तथा जनशक्ति विकास उपशाखा

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- नगरपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबर्द्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- नगरपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

#### (ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा

- नगरपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- सेवा तथा निर्माण व्यवसायको सञ्चालन तथा व्यवस्थापन
- नगरपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्बाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अद्यावधिक अभिलेख
- नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- नगरपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

#### (ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय उपशाखा

- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
- जिल्ला समन्वय समितिसँगको समन्वय
- वडा तहसँगको सम्पर्क र समन्वय
- पत्राचार, सभा, समारोह, शिष्टाचार

#### (घ) बैठक व्यवस्थापन उपशाखा

- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरुको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन

(ड) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
- बजार तथा हाट बजार व्यवस्थापन
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्गन ।

(च) आन्तरिक लेखापरीक्षण शाखा

- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य

(छ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण इकाई

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

(ज) राजश्व नीति तथा प्रशासन उपशाखा

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयलटी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड

- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्गलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन
- कानून बमोजिम दुंगा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्गलन
- ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बञ्जी जम्पिङ, जिपफ्लायर, च्यापिटिङ शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्गलन
- पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्गलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्को आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

## २. आर्थिक प्रशासन शाखा

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन

- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- बेरुजू फछ्यौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

### ३. शहरी पूर्बाधार विकास शाखा

#### (क) सडक तथा यातायात व्यवस्था उपशाखा

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्रायाक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
- ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

#### (ख) जलविद्युत, उर्जा, सडक वर्ती उपशाखा

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबद्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वर्तीको व्यवस्था

(ग) सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण उपशाखा

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्ततिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन।

(घ) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन उपशाखा

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन।

(ङ) खानेपानी व्यवस्थापन उपशाखा

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन

- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- पानी मुहानको संरक्षण
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

(च) सार्वजनिक निजी साभेदारी इकाई

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- सार्वजनिक सामुदायिक साभेदारी
- स्थानीय विकासमा निजी क्षेत्रको प्रवर्द्धन

#### ४. आर्थिक विकास शाखा

(क) कृषि, पशुपन्थी तथा सहकारी

कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामागी आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्त, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार

- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

#### पशुपन्धी

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्धी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्धीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्धी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्धी सम्बन्धी बीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्धी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली
- पशु बधाशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

#### सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन ।

(ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण उपशाखा

#### उद्योग

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन

- सीप विकास सम्बन्धी कार्यको प्रबद्धन ।

#### खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- दुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीदुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- दुङ्गा, गिटी, बालुवा, माटो, खरीदुङ्गा, फायर क्ले, स्लेट तथा नुन, आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन
- भौगोर्भिक नक्सा प्रकाशन ।

#### (घ) रोजगार प्रबद्धन तथा गरिबी न्यूनीकरण उपशाखा

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

#### ५. सामाजिक विकास शाखा

##### (क) आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन

- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप इकाई

- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकुदको विकास र प्रवर्द्धन
- खेलकुद प्रतियोगीता आयोजना र सहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

(ग) आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण

- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

(घ) लैंगिक समानता तथा सामाजिक सुरक्षा उपशाखा

#### लैंगिक समानता इकाई

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट

#### बालबालिका, किशोर किशोरी तथा युवा इकाई

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,

- बालबालिका परिवार सहयोग
  - वैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
  - बाल न्याय
  - बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
  - असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
  - बाल हिंसा नियन्त्रण
  - बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
  - आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
  - युवा जागरण, सशक्तिकरण र परिचालन
  - युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास
- अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक इकाई
- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
  - जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
  - सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
  - अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
  - अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
  - अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
  - एकल महिला सम्बन्धी कार्य

(च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन उपशाखा

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- समन्वय र परिचालन
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता उपशाखा

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान

- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन
- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन

#### (ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबद्धन उपशाखा

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबद्धन र विकास
- परम्परागरत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रबद्धन
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरुको संरक्षण तथा सम्बद्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबद्धन र विकास ।

### ६. वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन शाखा

#### (क) वन, वन्यजन्तु, भू-संरक्षण तथा जैविक विविधता संरक्षण शाखा

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बद्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रबद्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन

- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, संरक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीउ बगैँचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन
- नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्गन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबद्धन, व्यवस्थापन

(ख) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण उपशाखा

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम

(ग) फोहरमैला व्यवस्थापन उपशाखा

- फोहरमैला सङ्कालन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- ल्याण्डफिल साईट व्यवस्थापन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- सार्वजनिक शौचालय व्यवस्थापन

(घ) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स उपशाखा

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

## ७. भूमि व्यवस्थापन तथा भवन नियमन शाखा

(क) भू-उपयोग तथा वस्ती विकास उपशाखा

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- नगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन

- व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

(ख) जग्गा नापी तथा नक्षा, घरजग्गा धनी पुर्जा उपशाखा

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्षा, स्त्रेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

(ग) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत) उपशाखा

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माणको नक्षा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,

#### **८. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन शाखा**

(क) नगर प्रहरी व्यवस्थापन उपशाखा

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
  - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
  - सम्पत्तिको संरक्षण,
  - नगरपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,

- स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- नगर बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- विपद् व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन
- निर्माण नियमन
- गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

(ख) न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन उपशाखा

- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

(ग) विधायन उपशाखा

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन र समन्वय
- नीति, कानूनको प्रमाणीक प्रतिको संरक्षण, प्रकासन र अभिलेख
- विधायन सम्बन्धी अन्य कार्य ।

## ६. योजना, अनुगमन तथा तथ्यांक शाखा

(क) योजना उपशाखा

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन

- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- बार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको विवरण, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ख) अनुगमन तथा मूल्यांकन उपशाखा

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

(ग) तथ्यांक व्यवस्थापन उपशाखा

- तथ्यांक संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- स्थानीय तथ्यांक संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
  - आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसाङ्गीक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिवर्त्ति आय, मानव विकास सूचकांक, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्ग्रहन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
  - बेरोजगारको तथ्यांक संकलन
  - स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
  - सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
  - सम्पन्न भएका तथा चालू योजनाको विवरण

- विषेन्द्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन
- नगरपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

#### **४. कार्यालयबाट प्रदान गरिने सेवा**

कार्यालयबाट सूचना माग सम्बन्धी सेवा सूचनाको हक सम्बन्धी ऐन, नियम अनुसार हुने गरेको ।

#### **५. कार्यालयका शाखा र जिम्मेबार अधिकारी**

बर्दघाट नगरपालिकाको कार्यक्षेत्र भित्र पर्ने विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने कार्यालयमा देहायबमोजिमको शाखाहरुको व्यवस्था गरिएको छ । शाखाहरुबाट सम्पादन गर्नुपर्ने गरि निर्दिष्ट गरिएको कार्यविवरण वुँदा नं ३ मा उल्लेख गरिसकिएको छ ।

बर्दघाट नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीको नाम, पद तथा सम्पर्क नं.

क्र.सं.	कर्मचारीको नाम,धर	पद	स्थायी, अस्थायी, करार, ज्यालादारी	मोबाइल नं.
१	प्रकाश खनाल	प्रमुख प्रशासकीय अधिकृत (रा.प.द्वि)	स्थायी	९८५७६४३१११
२	डिल बहादुर मगर	कार्यालय सहयोगी (प्र.प्र.अ.कक्ष)	स्थायी	९८४३२०९५१३
<b>शिक्षा युवा तथा खेलकुद शाखा</b>				
१	लोकराज पन्थी	उपसचिव	स्थायी	९८५७०७५३३८
२	गोविन्द शर्मा	शिक्षा अधिकृत (अधिकृत छैठौं)	स्थायी	९८५१२७६३३५
३	धनपती पौडेल	प्राविधिक सहायक (शिक्षा) (स.पाँचौ)	स्थायी	९८४७२७४५२५
<b>योजना तथा अनुगमन शाखा</b>				
१	पुष्कर काफ्ले	कार्यक्रम अधिकृत (अधिकृत आठौं)	स्थायी	९८४७०४११८७
२	कृष्ण बहादुर थापा क्षेत्री	अधिकृत छैठा	स्थायी	९८५७०८०८८५
३	लक्ष्मण पोखरेल	कार्यालय सहयोगी (योजना शाखा)	दै.ज्या.	
<b>आर्थिक प्रशासन शाखा</b>				
१	विष्णुलाल पुरी	लेखा अधिकृत (अधिकृत सातौं)	स्थायी	९८५७०८१६६६
२	पदम बहादुर के.सि.	सह लेखापाल (सहायक चौथो)	स्थायी	९८४७०७०५०१
३	गोबर्द्धन कुमार चौधरी	सह लेखापाल (सहायक चौथो)	स्थायी	९८२१४५८८६६
<b>जनस्वास्थ्य तथा पोषण शाखा</b>				
१	माधव ज्वाली	जनस्वास्थ्य अधिकृत (अधिकृत सातौं)	स्थायी	९८५७०६२०६२
२	कृष्णहरी पौडेल	सि.अ.हे.व.अधिकृत	स्थायी	९८५७०८०१२५
३	सीता शर्मा	सि.अ.न.मी. अधिकृत (अधिकृत छैठौं)	स्थायी	९८४७०८८०४६
४	रीता काप्ले	पोषण स्वयमसेवक	करार	९८४४७७६९७९
<b>प्रशासन, सहकारी र पञ्जिकरण शाखा</b>				

४	निरज पटेल	ना.प्रा.स.	स्थायी	९८५७०८२२३४
<b>पशु विकास शाखा</b>				
१	खुसि बुढामगर	प्राविधिक सहायक	स्थायी	९८६८९७५२१७
२	रघुनाथ दाहाल	पशु स्वास्थ्य प्राविधिक	स्थायी	९८६२९३२७९३
३	चन्द्रकला रेगमी	सहायक पशु स्वास्थ्य प्राविधिक	स्थायी	९८४७३४२४२५
४	अभिषेक लामिछाने	ना.प.से.प्रा.	करार	९८४७३७६२१०
<b>प्राविधिक, योजना तथा नापि नक्सा शाखा</b>				
१	शान्ती गुरुड	सिभिल इन्जिनियर (अधिकृत छैठौं)	स्थायी	९८६०६४७१४
२	शारदा भट्टराई	सिभिल इन्जिनियर (अधिकृत छैठौं)	स्थायी	९८४३९४००१३
४	किशोर कुमार चौधरी	सव-इन्जिनियर (सहायक पाँचौ)	स्थायी	९८४७०५३३४५
५	निलेश कुमार पाण्डे	सव-इन्जिनियर (सहायक पाँचौ)	स्थायी	९८४९६९६१८८
६	नवराज शर्मा चापागाई	सव-इन्जिनियर (सहायक पाँचौ)	स्थायी	९८४३६७८८५७१
७	सुरज कुमार मण्डल	सव-इन्जिनियर (सहायक पाँचौ)	स्थायी	९७४६६०९६८०
८	कुल नारायण चौधरी	अ.सव इन्जिनियर (सहायक चौथो)	स्थायी	९८५७०४६९९४
९	सुनिल कुमार चौधरी	अ. सव इन्जिनियर (सहायक चौथो)	स्थायी	९८५७०८१०२८
१०	संजिवकुमार सिंह	अ.सव इन्जिनियर (सहायक चौथो)	स्थायी	९८६९८३८७४७
११	तौसिफरेजा अंसारी	अ.सव इन्जिनियर (सहायक चौथो)	स्थायी	९७४९७९५१७६
१२	निरंजन चौधरी	अ.सव इन्जिनियर (सहायक चौथो)	स्थायी	९८६०१४३७५१
१३	किसन गुरुड	अ.सव इन्जिनियर (सहायक चौथो)	स्थायी	९८४९६३८३६०
१४	सुनिता यादव	अ.सव इन्जिनियर (सहायक चौथो)	स्थायी	९८१७७७८८३९
१५	पुष्पराज चौधरी	सव-इन्जिनियर (सहायक पाँचौ)	करार	९८४४७६७३२
१६	कृष्ण विलास पौडेल	सव-इन्जिनियर (सहायक पाँचौ)	करार	९८४७५३८९६१
१७	पृथ्वीमान खड्का	सव-इन्जिनियर (सहायक पाँचौ)	दै.ज्या.	९८४७४७५७३०
१८	सपिल खनाल	सव-इन्जिनियर (सहायक पाँचौ)	करार	९८४४७५९४८६
१९	सन्दिप विक्रम सेन ठकुरी	अमिन (सहायक चौथो)	दै.ज्या.	९८६७३४९७२४
<b>दर्ता चलानी उप शाखा</b>				
१	विष्णु कुमारी सापकोटा	कार्यालय सहयोगी	दै.ज्या.	९८४७२५६२५३
<b>सूचना प्रविधि शाखा</b>				
१	गोपाल चौधरी (करार)	सूचना प्रविधि अधिकृत	करार	९८६०८०३०१०
२	मधुराज भट्टराई	कम्प्युटर अपरेटर	स्थायी	९८४०९८२०५१
<b>राजन्त्र शाखा</b>				
१	शारदा जि.सी.	अधिकृत छैठौं	स्थायी	९८४७२५६६३०

२	मालती लम्साल	स.महिला विकास निरिक्षक (स.चौथो)	स्थायी	९८४९६२०२६३
<b>जिन्सी शाखा</b>				
२	कृष्ण प्रसाद मरासिनी	ना.सु.(सहायक पाँचौ)	स्थायी	९८४७३१०३०३
३	तेज बहादुर मसामी	कार्यालय सहयोगी	स्थायी	९८४७०९९६३३
<b>महिला तथा वालवालिका शाखा</b>				
१	अप्सरा देवी सुवेदी घिमिरे	महिला विकास निरीक्षक (स.पाँचौ)	स्थायी	९८४७०८८९९५
<b>रोजगार शाखा</b>				
१	जंग मल्ल (करार)	रोजगार संयोजक	करार	९८०७४९४०८७
३	मनोज श्रेष्ठ	प्राविधिक सहायक	करार	९८४७५९५७४५
<b>न्यायीक शाखा</b>				
१	जमुना सुवेदी	सहायक पाँचौ	दै.ज्या.	९८४७०६५६११
<b>एम आइ एस शाखा</b>				
१	सावित्री भण्डारी	एम आइ एस अपरेटर	करार	९८६७४९७९८६
२	उमेश पाण्डेय	एम आइ एस अपरेटर	करार	९८६७४२७५६७
<b>भूमिहिन सुकुम्बासी लगत संकलन ईकाई</b>				
१	ठाकुरमणी न्यौपाने	नापी अधिकृत	करार	९८६९०९९०९७
२	आषिस भट्टराई	अमिन	करार	९८६७३९२९९९
३	बोधराज उपाध्याय	अमिन	करार	९८०४४९०५११
४	अनिल पोखरेल	अमिन	करार	९८६७७५६७८६
<b>नगर प्रमुख सचिवालय</b>				
१	लक्ष्मण कडेल	नगर प्रमुख सचिवालय संयोजक	करार	९८५७०८०५२६
<b>सामि परियोजना</b>				
१	तारा सापकोटा	मनोसामाजिक परामर्शकर्ता	करार	९८६७१५४६४५
२	खिम कुमारी शर्मा	वित्तीय साक्षरता सहजकर्ता	करार	९८४७०७९६७५
३	सुर्य प्रसाद पाण्डेय	रिटर्नी स्वयमसेवक	करार	९८६७७८९१४४
४	मोहन पुन	रिटर्नी स्वयमसेवक	करार	९८४४४५७३५०
५	युवराज अर्याल	रिटर्नी स्वयमसेवक	करार	९८४७५३८८९
<b>लघु उद्यम विकास शाखा</b>				
१	सन्ध्या पछाई	उद्यम विकास सहजकर्ता	करार	९८४७०८६८१८
२	मन्दिरा थापा	उद्यम विकास सहजकर्ता	करार	९८६०९७०३३९
<b>नगर प्रहरी तर्फ</b>				
१	पिताम्बर सापकोटा	बरिष्ठ नगर प्रहरी	करार	९८४७०७०५३७

२	कृष्ण बहादुर पौडेल	नगर प्रहरी	करार	९८४७२७५२०२
३	सोम नारायण चौधरी	नगर प्रहरी	करार	९८०४४५५५९७
४	भूमी कुमारी चौधरी	नगर प्रहरी	करार	९८२१५७१११२
५	रिन्जिन गुरुङ	नगर प्रहरी	करार	९८२७५८३४३७
६	रेशी कुमार राना	नगर प्रहरी	करार	९८४६०५६२६३
७	प्रेम बहादुर सुनार	नगर प्रहरी	करार	९८४९२२१९६२
८	चम्पा बस्याल	नगर प्रहरी	करार	९८४७२४२४६८
९	सरस्वती पौडेल	नगर प्रहरी	करार	९८६७१८६०२४

### सुरक्षा गार्ड र पाले

१	कृष्ण बहादुर थापा	सुरक्षा गार्ड	करार	९८००७०१२७८
२	बीर बहादुर गुरुङ	सुरक्षा गार्ड	करार	९८११४५१७९९
३	धूव नारायण थारु	पाले	करार	

### सवारी चालकहरू

१	कृष्ण प्रसाद थारु	हेभी सवारी चालक	करार	९८४०९७०९५७
२	प्रकाश विक्रम सुवेदी	हेभी सवारी चालक (दमकल)	दै.ज्या.	९८४७१५३४१६
३	दुर्गा प्रसाद लामिछाने	हलुका सवारी चालक	करार	९८५७०८९९४४
४	पदम बहादुर श्रेष्ठ	हलुका सवारी चालक	दै.ज्या.	९८६७७८४९४५
५	रेशम कार्की	हलुका सवारी चालक	करार	९८४७२५७००५

### कार्यालय सहयोगीहरू

१	माया भण्डारी	कार्यालय सहयोगी	करार	९८६५०७६२१०
२	गंगा लामिछाने	कार्यालय सहयोगी	दै.ज्या.	९८४७४८२०८५
३	चन्द्रमणी थारु	माली	दै.ज्या.	९८२७१२९९४८

### बर्द्धाट नगरपालिका अन्तरगत वडा कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूको विवरण

#### वडा नं १ को कार्यालय

१	नरीसरा गाहा	वडा सचिव/सहायक चौथो	स्थायी	९८६७५६७६३८
२	शशि गुरुङ	कार्यालय सहयोगी	करार	९८१४४६६४६५
३	चन्दनकुमार चौधरी	कार्यालय सहयोगी	दै.ज्या.	९८१२९२२९४६

#### वडा नं. २ को कार्यालय

१	उदयराज पाठक	खरिदार (सहायक चौथो) वडा सचिव	स्थायी	९८४६०९९३९९
२	उषा कुमारी पंजियार	का.स. राजश्व	दै.ज्या.	९८४७२७४८६८
३	साजन थापा	कार्यालय सहयोगी	करार	९८१७४२२६१०

### वडा नं. ३ को कार्यालय

१	महेन्द्र प्रसाद पौडेल	ना.सु. (सहायक पाँचौ) वडा सचिव	स्थायी	९८४६०९९३९९
२	विष्णु चौधरी	का.स. राजश्व	करार	९८००७२९८०६

### वडा नं. ४ को कार्यालय

१	पार्वती भण्डारी	सहायक पाँचौ (वडा सचिव)	स्थायी	९८४९४८३३७३
३	जानकी पौडेल	खरिदार (सहायक चौथो)	स्थायी	९८६६६१५०८६
४	पार्वती गिरी	का.स. राजश्व	दै.ज्या.	९८४७५२००७८
५	जुनु माया गुरुङ	कार्यालय सहयोगी	करार	९८२१४३१३१२
६	ईश्वरी पाण्डे	कार्यालय सहयोगी	दै.ज्या.	९७४६२८३७१९

### वडा नं. ५ को कार्यालय

१	शान्ति तिमिल्सना	सहायक चौथो (वडा सचिव)	स्थायी	९८५७०२७६९८
२	भिम कुमारी अस्लामी	कार्यालय सहयोगी	करार	९८६७७५४२४८
३	जानकी पौडेल	कार्यालय सहयोगी	दै.ज्या.	

### वडा नं. ६ को कार्यालय

१	विष्णु प्रसाद अर्याल	वडा सचिव/स. चौथो	स्थायी	९८४७१९२३६२
२	जयराम चौधरी	कार्यालय सहयोगी	करार	९८०३६२२१९८
३	पूजा थारु	कार्यालय सहयोगी	दै.ज्या.	९८११४९६४०३

### वडा नं. ७ को कार्यालय

१	होमनाथ भण्डारी	खरिदार (सहायक चौथो) (वडा सचिव)	स्थायी	९८४७०६५२१४
२	प्रभात गुरुङ	कार्यालय सहयोगी	करार	९८४३४०९२७४

### वडा नं. ८ को कार्यालय

१	नेत्र नारायण पौडेल	सहायक पाँचौ (वडा सचिव)	स्थायी	९८४४७९८९०५
३	कुल नारायण चौधरी	कार्यालय सहयोगी	करार	९८०८७५१५२८

### वडा नं. ९ को कार्यालय

१	हिमा कुमारी वन	सहायक पाँचौ (वडा सचिव)	स्थायी	९८४४७७५०४०
२	गीता गैरे	हायक कम्प्युटर अपरेटर	दै.ज्या.	९८१२९९४०४६
४	सुनिता मगर	कार्यालय सहयोगी	करार	९८४७२५७१४

### वडा नं. १० को कार्यालय

१	नेत्र नारायण पौडेल	ना.सु (सहायक पाँचौ) (वडा सचिव)	स्थायी	९८४४७९८९०५
२	समिक्षा न्यौपाने	का.स. राजश्व	दै.ज्या.	९८६७३४९३०७
३	टिका कुमारी काफ्ले	कार्यालय सहयोगी	करार	९८४७१८९६४८

### वडा नं. ११ को कार्यालय

१	प्रतिमा मल्ल	म.वि.निरिक्षक (स. पाँचौ) (वडा सचिव)	स्थायी	९८४७४२३२२१
---	--------------	-------------------------------------	--------	------------

२	प्रतिभा कुमारी चौधरी	कार्यालय सहयोगी	करार	९८६७४२५५५४
<b>वडा नं. १२ को कार्यालय</b>				
१	लिल बहादुर चौधरी	वडा सचिव/सहायक चौथो	स्थायी	९८५७०२९८४५
२	सुनिता यादव	का.स. राजश्व	दै.ज्या.	९८०५४२४३५८
३	जय प्रकाश थारु	कार्यालय सहयोगी	करार	९८२१९७३४९७
४	मोहन प्रसाद चौधरी	कार्यालय सहयोगी	स्थायी	९८४७०७९२९५
<b>वडा नं. १३ को कार्यालय</b>				
१	सविन गहतराज	खरिदार (सहायक चौथो) (वडा सचिव)	स्थायी	९८४७५४५४०७
२	कृष्ण आचार्य गौतम	का.स. राजश्व	दै.ज्या.	९८४७०८८७६१
३	हर्ष बहादुर लुँगेली मगर	कार्यालय सहयोगी	स्थायी	९८६४५५९७८७
<b>वडा नं. १४ को कार्यालय</b>				
१	टंकनाथ भण्डारी	खरिदार (सहायक चौथो) (वडा सचिव)	स्थायी	९८६७१६१०६८
४	कर्ण बहादुर गुरुड	कार्यालय सहयोगी	करार	९८६६६१५६१८
<b>वडा नं. १५ को कार्यालय</b>				
१	मधु पराजुली	वडा सचिव/स.चौथो	स्थायी	९८६७२५२९०५
३	नन्द कुमारी सारु	कार्यालय सहयोगी	दै.ज्या.	९८११५१५६४०
<b>वडा नं. १६ को कार्यालय</b>				
१	थम बहादुर गोतामे	सहायक चौथो (वडा सचिव)	स्थायी	९८६१३००२९९
२	तिलक राम थारु	कार्यालय सहयोगी	करार	९८०७४६८९६०
३	हरि प्रसाद कोइराला	कार्यालय सहयोगी	करार	९८११९०९७९९

#### ६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र समयमावधि

६(१) वर्दघाट नगरपालिकाको आर्थिक ऐन २०८१, सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ४ तथा प्रतिलिप कानुनले तोकेबमोजिमको दस्तुर ।

६(२) सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ ले तोकेको अवधिभित्र तथा प्रचलित कानुन र वर्दघाट नगरपालिकाको नागरिक वडापत्रमा अवधि तोकिएको अवस्थामा सोही बमोजिम ।

#### ७. निवेदन उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

प्राप्त उजुरीहरु न्यायीक समिति र सम्बन्धित शाखाहरु समक्ष पठाइने र न्यायीक समिति तथा सम्बन्धित शाखाहरुबाट कारबाही प्रक्रिया अगाडी वढाइने

#### ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

प्रमुख प्रशासकिय अधिकृत श्री प्रकाश खनाल

#### ९. सम्पादन भएका मुख्य मुख्य कामको विवरण

- गत आवमा कूल बजेट रु ९५,५५,४५,००० कायम भएको मध्ये जम्मा रु ७८,६०,०७,००० अर्थात कूल ८२.२५ प्रतिशत खर्च भएको जस मध्ये चालु तर्फ र बजेट रु ५७,४७,०६,००० विनियोजन भएको मध्ये जम्मा रु ५०,६०,२०,००० अर्थात ८८.०४ प्रतिशत र पूँजिगत तर्फ बजेट रु ३८,०८,३८,००० विनियोजन भएको मध्ये जम्मा रु २७,९९,८६,००० अर्थात ७३.५१ प्रतिशत खर्च भएको ।
- कूल ६६३ योजनाहरु मध्ये ६१७ वटा योजना सम्पन्न भएका ।
- ४९ वटा योजना ठेका प्रक्रिया मार्फत कार्यान्वयन भएकोमा ३७ वटा सम्पन्न भएको १२ वटा अधुरा योजनाको दायित्व चालु वर्षको लागि सारिएको ।
- कूल ६ करोड आन्तरिक आमदानीको लक्ष्य रहेकोमा ८ करोड २ लाख १२ हजार ७६९ आन्तरिक आमदानी असुली भएको ।
- संघीय सरकारमा रु ४,२६,०२,९५० र प्रदेश सरकारमा रु ५४,८७,९७५ । ८४ फिर्ता गरिएको ।

आर्थिक विकास ७८.०७ प्रतिशत सामाजिक विकास ८३.७३ प्रतिशत पूर्वाधार विकास ८२.७३ प्रतिशत सुशासन अन्तरसम्बन्धित क्षेत्र ८९.६५ प्रतिशत र कार्यालय सञ्चालन ८०.८२ प्रतिशत खर्च भएको

## भौतिक प्रगति

क्र.सं.	प्रतिफल सूचकहरू	इकाइ	आ.व. ०८०/०८१
१	ग्रामेल सडक निर्माण	कि.मि.	२२.७१
२	कालोपत्रे सडक निर्माण	कि.मि.	४.९९
३	पि.सी.सी/आर.सि.सि सडक निर्माण	मि.	२.००५
४	कालोपत्रे सडक मर्मत	मि.	३.३४
५	कच्ची बाटो निर्माण	कि.मि.	२.४४
६	ह्युमपाईप खरिद	वटा.	१६६.५०
७	सडक नाला निर्माण	कि.मि.	५.२१२
८	सडक पुल निर्माण (कल्भर्ट) मर्मत	वटा	११
९	सडक साईड वाल निर्माण	मि.	१.५४९
१०	सामुदायिक भवन/ट्रस निर्माण तथा मर्मत	वटा	४६
११	मन्दिर/गुम्बा/चर्च निर्माण तथा मर्मत	वटा	१८
१२	विद्यालय भवन निर्माण तथा स्तरोन्नती	वटा	२५
१३	स्वास्थ्य चौकी/खोप केन्द्र/अस्पताल मर्मत	वटा	५
१४	चर्पी निर्माण	वटा	१७
१५	सार्वजनिक जग्गा संरक्षण	वटा	३
१६	वोरिङ्ग/स्यालो ट्यूबेल निर्माण	वटा	९
१७	हाट बजार/पशु हाट बजार निर्माण तथा मर्मत	वटा	२
१८	सिमसार/पोखरी/खोला घोला संरक्षण	वटा	१०
१९	कम्पाउण्ड वाल निर्माण/तारजाली	मि.	२.३७४
२०	खोला तटबन्ध	वक्स	९८
२१	सिंचाई पाइपलाइन विस्तार	कि.मि.	४.९७
२२	विभिन्न पार्क तथा पर्यटकियस्थल निर्माण तथा मर्मत	वटा	१४
२३	खोला/नाला सरसफाई	मि.	५.८३९
२४	ट्रस पुल निर्माण तथा सामान खरिद	वटा	४
२५	खानेपानी योजना मर्मत सम्भार/पाइपलाइन विस्तार	कि.मि.	३५.७०
२६	पोखरी निर्माण तथा मर्मत	वटा	२
२७	दाहसंस्कार निर्माण	वटा	२
२८			
२९			
३०	खेलकुद पुर्वाधार निर्माण	वटा	६

३१	कभर्ड हल निर्माण तथा मर्मत	वटा	१
३२	विभिन्न धार्मिक तथा पर्यटकीय स्थल संरक्षण	वटा	८
३३	वडा कार्यालय भवन निर्माण तथा मर्मत	वटा	६
३४	खरको छाना विस्थापन कार्यक्रम	वटा	६
३५	अति विपन्न घरका लागि जस्तापाता वितरण	संख्या	८
३६	प्रधानमन्त्री रोजगार कार्यक्रम	वटा	१७
३७	घर नक्सा पास	वटा	२५
३८	घर नक्सा अभिलेखिकरण	वटा	४१५
३९	ऐन, नियम र कार्यविधि निर्माण	वटा	१४
४०	DPR तयार	वटा	३
४१	बालमैत्री नमुना विद्यालय कार्यक्रम सञ्चालन	वटा	२
४२	उघुउघम विकास कार्यक्रम मार्फत शिपमुलक तालिम	वटा	१९
४३	लक्षित विकासतर्फ क्षमता विकास कार्यक्रमः तालिम (महिला, बालबालिका, दलित, आदिवासी-जनजाति, लोपोन्मुख आदिवासी जनजाति)	वटा	११
४४	विद्यालयका छात्राहरूलाई गैर आवासीय छात्रवृत्ति वितरण	जना	३३७२
४५	सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अनुदान	जना	८५३२
४६	दिवा खाजा कार्यक्रम	विद्यालय	३७
४७	सामुदायिक विद्यालयको माध्यमिक शिक्षकका लागि ल्यापटप खरिद अनुदान रु २० हजारका दरले	जना	४५
४८	दुई कोठे विद्यालय भवन निर्माण	विद्यालय	२
४९	नमुना विद्यालय विकास कार्यक्रम	विद्यालय	१
५०	पुस्तकालय तथा ICT व्यवस्थापन	विद्यालय	३
५१	विज्ञान प्रयोगशाला स्थापना भएको विद्यालय	विद्यालय	२
५२	अपाँगता एकल महिला, हिंसा पिडित भएका बालबालिकालाई अध्ययन अवसर कार्यक्रम	जना	२९
५३	प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा रोजगारी पाएका सङ्ख्या	जना	८५
५४	पशु उपचार सेवा	सङ्ख्या	१५८२
५५	पशु खोप सेवा	सङ्ख्या	२१३३६
५६	पशु कृत्रिम गर्भाधान (ए.आई)	सङ्ख्या	३९९६
५७	घाँस विकास कार्यक्रम	हेक्टर	२०३
५८	इलेक्ट्रीक च्याप कटर	थान	५२
५९	बाखाको खोर निर्माण-सुधार	सङ्ख्या	१२

६०	भकारो सुधार	संख्या	१०
६१	खोर निर्माण	वटा	११
६२	पाडी वितरण	संख्या	४८
६३	साईलोज प्रवर्धन (Silo Pit निर्माण)	सङ्ख्या	३
६४	व्यावसायीक पशुपंक्षी फर्म दर्ता नवीकरण	वटा	२८०
६५	दुध उत्पादन (वार्षिक)	मे.टन.	३१००
६६	फुल उत्पादन (वार्षिक)	लाख	३०
६७	मासु उत्पादन (वार्षिक)	मे.टन.	५००
६८	माछा उत्पादन (वार्षिक)	मे.टन.	८५५
६९	पम्पसेट (समरसियल मोटर वितरण)	थान	९
७०	स्यालो ट्युबेल वितरण	थान	६
७१	हाते स्पेयर वितरण	थान	३५
७२	इलेक्ट्रीकल स्पेयर	थान	४८
७३	मकै छोडाउने मेसिन वितरण	थान	१९
७४	मकै रोप्ने मेसिन वितरण	थान	२८
७५	मिनिटेलर वितरण	थान	५
७६	मोटर र पम्पसेट	थान	३७
७७	डेलिभरी पाईप	के. जी	७७३
७८	पूर्ण संस्थागत सुत्केरी वडा घोषणा	सङ्ख्या	१६
७९	सुत्केरीहरूलाई सुत्केरी पोषण भत्ता वितरण	सङ्ख्या	४५६
८०	प्रदेश सरकारमार्फत उपलब्ध हुने रु दुई लाखको सिफारिस	सङ्ख्या	३०
८१	विपन्न नागरिक उपचार सिफारिस	सङ्ख्या	१०३
८२	आय ठेका सञ्चालन	सङ्ख्या	११
८३	५ लाखसम्म पुँजी भएका व्यवसाय उद्योग तर्फका दर्ता	सङ्ख्या	९७
८४	५ लाख सम्म पुँजी भएका व्यवसाय वाणिज्य तर्फका	सङ्ख्या	२०२
८५	नगरपालिकामा सूचिकृत भएका व्यवसाय	सङ्ख्या	३९८
८६	लगत कट्टा भएका व्यवसाय	सङ्ख्या	९३
८७	पूँजी वृद्धिका लागि अन्य निकायमा सिफारिसि गरिएका व्यवसाय	सङ्ख्या	२९
८८	मेलमिलाप भएका मुद्दा	सङ्ख्या	१०५
८९	छलफल भएका मुद्दा	सङ्ख्या	१४७
९०	जन्मदर्ता	सङ्ख्या	१३२०
९१	मृत्यु दर्ता	सङ्ख्या	४९५
९२	विवाह दर्ता	सङ्ख्या	५५९
९३	वसाइ सराई (१०३३ आएको, ५६७ गएको )	सङ्ख्या	५२६

९४	सम्बन्ध विच्छेद	सङ्ख्या	११३
९५	सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठ ४२४२ अन्यः, जेष्ठ दलितः ५१७, जेष्ठ नागरिक एकल महिला: ६४१ विधवा आर्थिक सहायता: १३१२, लोपोन्मुखः ४७, पूर्ण अपाङ्गः १३२, आशिंक अपाङ्गः ३९२ दलित बालबालिका: ७२५	सङ्ख्या	
९६	परिचयपत्र वितरण पूर्ण अपाङ्गः १०४, आशिकः २६४ मध्यमः १४६ र सामान्यः ५८ गरी जम्मा: ५७२)	सङ्ख्या	५७२
९७	परिचय पत्र वितरण (जेष्ठ नागरिक, पुरुष ११२६, महिला ९८८)	सङ्ख्या	२११४
१००	आन्तरिक आय रु (हाटबजार, दस्तुर, कर शुल्क वेरूजु)	रु	६३२५५५२१.८६
१०१	सवारी साधन कर र मालपोत	रु	८९४०६३२.१९
१०२	ठेक्का समझौता: ४९ र सम्पन्नः ३७ वटा		

•

१०. सूचना अधिकारी, प्रबक्ता र प्रमुखको नाम पद

प्रमुख प्रमुख प्रशासकिय अधिकृत श्री प्रकाश खनाल

प्रबक्ता कार्यपालिका सदस्य श्री सन्त वहादुर गाहा

सूचना अधिकारी कार्यक्रम अधिकृत श्री पुष्कर काफ्ले

११. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

१२. कार्यालयको वेव साइट

बर्दघाट नगरपालिकाको वेव साइट

[www.bardaghatmun.gov.np](http://www.bardaghatmun.gov.np)

१३. ऐन, नियम र निर्देशिकाको सूची

१४. कार्यालयले गर्ने कार्यक्रम र सोको प्रतिवेदन

नियमित रूपमा वेवसाइट सार्वजनिक गर्ने गरिएको

१५. कार्यालयका सूचनाहरु अन्यत्र प्रकाशन गरिएको विवरण

कार्यालयका सबै पत्र र सूचनाहरु कार्यालयको वेवसाइट [www.bardaghatmun.gov.np](http://www.bardaghatmun.gov.np)

मार्फत सार्वजनिक गर्ने गरिएको। [www.facebook.com/municipalitybardaghat](https://www.facebook.com/municipalitybardaghat) मार्फत समेत सार्वजनिक गर्ने गरिएको

१६. कार्यालयमा परेको सूचना माग सम्बन्धी निवेदन

आ ब. २०८०।१०८<sup>१</sup> को पछिल्लो ३ महिनाको अवधिमा जम्मा ५ वटा सूचना माग सम्बन्धी निवेदन परेकोमा माग भएबमोजिमको सूचना उपलब्ध गराइएको ।